



चामुण्डाबिन्द्रासैनी नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय  
जम्बुकाथ, दैलेख

पत्र संख्या २०७९/०८० (योजना शाखा)

कर्णाली प्रदेश, नेपाल

च.नं.

प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव बीचको कार्यसम्पादन करार सम्झौता ।

श्री **द्योरेन्द्र पहाडुर शाही**

वडा सचिव

चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ७ दैलेख

तपाईंलाई तर्फाशिलमा उल्लेखित कार्यसम्पादन गर्ने गरि विवरण सहित यो पत्र दिइएको छ । प्रमुख प्रशासकीय अधिकृतको सामान्य निर्देशन, सुपरीवेक्षण तथा नियन्त्रणमा रहि तोकिए बमोजिमको कार्य सम्पादन गर्नुहुन जानकारी गराइन्छ ।  
तपशिल :

१. पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
२. नगरपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
३. सघीय कानून र मापदण्ड बमोजिम नगरपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता
४. आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन
५. नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन
६. स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन
७. स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
८. स्थानीय स्तरको अभिलेख व्यवस्थापन
९. जिन्सी सामानको आम्दानी, खर्च र बाकीको अवस्थालाई अभिलेख राख्ने ।

देहायका कार्यमा वडा अध्यक्षलाई सहयोग गर्ने

१०. नाता प्रमाणित गर्ने
११. नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने
१२. बाहल करको लेखाजोखा सिफारिस गर्ने
१३. कोठा खोल्न रोहवरमा बस्ने
१४. मोही लगत कडाको सिफारिस गर्ने
१५. घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने
१६. जन्म मिति प्रमाणित गर्ने
१७. व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने
१८. मिनापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने
१९. विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने
२०. निशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने
२१. अङ्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने
२२. घर पातल प्रमाणित गर्ने

"दिगो विकासका लागि पुर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार,समृद्ध चामुण्डाबिन्द्रासैनी नगर निर्माणको मूल आधार"

Email: info@chamundabindrasainimun.gov.np/ito.chamundabindrasainimun@gmail.com

Website: www.chamundabindrasainimun.gov.np





# चामुण्डाबिन्द्रासैनी नगरपालिका नगरकार्यपालिकाको कार्यालय

जम्बुकाथ, दैलेख

कर्णाली प्रदेश, नेपाल

पत्र संख्या २०७९/०८० (योजना शाखा)

च.नं.

२३. व्यक्तिगत विवरण प्रमाणित गर्ने
२४. पुर्जामा घर कायम गर्ने सिफारिस गर्ने
२५. फरक, फरक नाम, घर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने
२६. नाम, घर, जन्म, मिति संशोधनको सिफारिस गर्ने
२७. जग्गा धनीपुर्जा हरणको सिफारिस गर्ने
२८. कागज र मन्जुरीनामा प्रमाणित गर्ने
२९. कित्ताकाट गर्ने सिफारिस गर्ने
३०. सरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत सरक्षक सिफारिस गर्ने
३१. जीवित संगको नाता प्रमाणित गर्ने
३२. हकवाला वा हकदार प्रमाणित गर्ने
३३. नामसारी गर्ने सिफारिस गर्ने
३४. जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने
३५. मृतकसंगको नाता प्रमाणित तथा सज्जित सिफारिस गर्ने
३६. उद्योग ठाउँसारी गर्ने सिफारिस गर्ने
३७. जीवित रहेको सिफारिस गर्ने
३८. पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने
३९. जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने
४०. विद्यालयको कक्षा थप गर्ने सिफारिस गर्ने
४१. पालन पोषणको लागि सिफारिस गर्ने
४२. वैवाहिक अङ्कित नागरिकता सिफारिस गर्ने
४३. आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्ने वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने
४४. विद्यालय ठाउँ सारी गर्ने सिफारिस गर्ने
४५. धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने
४६. प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने

<p>उपर्युक्त विवरण मरो पढेले गर्नुपर्ने काम, कर्तव्य र उत्तरदायित्व तथा अधिकारको पूर्ण विवरण हो । उल्लेखित जिम्मेवारीहरू आफै र मातहतका कर्मचारीहरूद्वारा प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछु । कर्मचारीको दस्तखत मिति</p>	<p>उपर्युक्त विवरण साह्रनको काय जिम्मेवारी तथा टोलाइ साँझको हँदा उत्तरदायित्व बहन गर्दै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुहोला । कार्यालय प्रमुखको दस्तखत मिति</p>
--	--

"दिगो विकासका लागि पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार,समृद्ध चामुण्डाबिन्द्रासैनी नगर निर्माणको मूल आधार"  
Email: info@chamundabindrasainimun.gov.np/ito.chamundabindrasainimun@gmail.com  
Website: www.chamundabindrasainimun.gov.np